



भद्रपुर नगरपालिका

स्थानीय राजपत्र

प्रदेश नं. १, झापा, नेपाल

**भद्रपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालयद्धारा प्रकाशित
खण्ड ५ भद्रपुर, असार १५ गते, २०७८ साल, संख्या १**

भाग २

भद्रपुर नगरपालिका

नगरकार्यपालिकाको कार्यालयको सूचना

भद्रपुर नगरपालिकाबाट जारी भएको देहाय बमोजिमको कार्यबिधि सर्वसाधारणका लागि
प्रकाशन गरिएको छ ।

भद्रपुर नगरपालिकाको

व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७८

स्वीकृत मिति : २०७८/०३/०७

प्रमाणीकरण मिति : २०७८/०३/१०

प्रस्तावना :

नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने व्यवसायहरूको दर्ता, नवीकरण, नियमन र खारेजी तथा व्यवसायहरूको बर्गीकरण सम्बन्धी विषयमा प्रकृयागत स्पष्टता त्याई व्यवसायमैत्री वातावरण निर्माण गर्न र व्यवसाय करलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, भद्रपुर नगरपालिका नगरकार्यपालिकाको बैठकले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११(२) घ (१) को अधिनमा रही सोही ऐन दफा १०२ (२) बमोजिम यो कार्यविधि बनाई लागू गरेको छ ।

परिच्छेद १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यो कार्यविधिको नाम “व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७८” रहेकोछ ।
(२) यो कार्यविधि नगरपालिका क्षेत्रभर लागू हुनेछ र ऐन र यस कार्यविधि बमोजिम कर बुझाउनु पर्ने दायित्व भएको व्यक्ति जहाँसुकै रहे बसेको भए पनि निजको हकमा समेत लागू हुनेछ ।
(३) यो कार्यविधि भद्रपुर नगरपालिका नगरकार्यपालिकाको बैठकबाट पारित भई नगर प्रमुखबाट प्रमाणित भएपछी लागू हुनेछ ।
२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो कार्यविधिमा,-
 - (क) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनु पर्छ ।
 - (ख) “कर” भन्नाले ऐन र यस कार्यविधि बमोजिम नगरपालिकाले आफ्नो क्षेत्र भित्रको व्यवसायमा पूँजीगत लगानी, व्यवसायको प्रकृति र आर्थिक कारोबारका आधारमा बर्गीकरण गरी दर्ता र नवीकरणमा लगाउन सक्ने व्यवसाय करलाई सम्झनुपर्छ र यो शब्दले व्यवसाय करको अतिरिक्त प्रचलित कानून बमोजिम सोमा लाग्ने व्याज वा हर्जाना वा शुल्क वा जरिवाना समेतलाई जनाउँछ ।
 - (ग) “कर अधिकृत” भन्नाले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ र सो शब्दले कर अधिकृतको रूपमा काम गर्न जिम्मेवारी प्राप्त प्रमुख प्रशासकीय अधिकृतद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्ने नगरपालिकाको कर्मचारीलाई समेत जनाउँछ ।
 - (घ) “कर इकाइ” भन्नाले नगरपालिकामा कर सम्बन्धी काम, कारबाही र निर्णय गर्ने जिम्मेवारी प्राप्त कार्यपालिकाको कार्यालय अन्तरगतको विभाग/महाशाखा/शाखा/ उपशाखा वा राजस्व प्रशासनका लागि गठन गरिएको प्रशासनिक इकाइ सम्झनु पर्छ ।
 - (ङ) “करदाता” भन्नाले ऐन र यस कार्यविधि बमोजिम कर तिर्नुपर्ने दायित्व भएका व्यक्ति, फर्म वा संस्थालाई सम्झनु पर्दछ र यो शब्दले कर अधिकृतले कुनै करको विवरण बुझाउन सूचना दिएको वा अरु कुनै कारबाही शुरु गरेको व्यक्तिलाई समेत जनाउँछ ।
 - (च) “कार्यपालिका” भन्नाले भद्रपुर नगर कार्यपालिकालाई सम्झनु पर्दछ ।
 - (छ) “कार्यविधि” भन्नाले व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७८ सम्झनु पर्दछ ।

- (ज) “कार्यालय” भन्नाले नगर कार्यपालिकाको कार्यालय सम्झनु पर्दछ र यो शब्दले नगरपालिकाको संगठन संरचनामा रहेको विभाग/महाशाखा/शाखा/उपशाखा वा राजस्व प्रशासनका लागि गठन गरिएको प्रशासनिक ईकाई वा वडा कार्यालय समेतलाई जनाउँछ ।
- (झ) “नगरपालिका” भन्नाले भद्रपुर नगरपालिका सम्झनु पर्दछ ।
- (ज) “व्यवसाय” भन्नाले नगरपालिका क्षेत्रभित्र संचालन गरिने कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार सम्झनु पर्दछ ।
- (ट) “वडा कार्यालय” भन्नाले नगर कार्यपालिका अन्तर्गतको वडा कार्यालयलाई सम्झनु पर्दछ ।
- (ठ) “प्रमुख” भन्नाले भद्रपुर नगरपालिकाको प्रमुखलाई सम्झनु पर्दछ ।
- (ड) “उपप्रमुख” भन्नाले भद्रपुर नगरपालिकाको उपप्रमुखलाई सम्झनु पर्दछ ।
- (ढ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८४ बमोजिम नियुक्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ । सो शब्दले निमित्त भई कामकाज गर्ने व्यक्ति समेतलाई जनाउँदछ

परिच्छेद २

व्यवसाय दर्ता, नवीकरण र बर्गीकरण सम्बन्धी व्यवस्था

३. दर्ता गरी व्यवसाय सञ्चालन गर्नुपर्ने : (१) नगरपालिका क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले अभिलेख प्रयोजनको लागि नगरपालिकामा व्यवसाय दर्ता गर्नुपर्नेछ ।

तर, व्यवसाय सञ्चालन गर्नुपूर्व प्रचलित कानून बमोजिम तोकिएको निकायबाट अनुमति लिनुपर्ने अवस्थामा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने दायित्व सम्बन्धित व्यवसाय सञ्चालन गर्ने व्यक्तिको हुनेछ ।

(२) यो कार्यविधि प्रारम्भ हुनु अगावै नगरपालिकामा दर्ता नगरी सञ्चालन भैरहेका व्यवसाय समेत यस कार्यविधि बमोजिम अनिवार्य रूपमा दर्ता गराउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि कार्यालयले निश्चित अवधि तोकी व्यवसाय दर्ता गराउनका लागि अनुसूची-१ बमोजिमको ढाँचामा सूचना प्रकाशन गर्नेछ ।

(४) उपदफा (३) बमोजिमको सूचनालाई कार्यालयले रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायत अन्य उपयुक्त संचार माध्यमद्वारा प्रचार प्रसारको व्यवस्था मिलाउन सक्नेछ ।

(५) उपदफा (२) बमोजिम दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई कार्यालयले निजले तिर्नु पर्ने कर असुल उपर गरी व्यवसाय बन्द गर्न/गराउन सक्नेछ ।

४. व्यवसाय दर्ताको लागि दरखास्त दिने र दर्ता गर्ने : (१) नगरपालिका क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले अनुसूची-२ मा उल्लिखित ढाँचामा कार्यालयमा दरखास्त दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको दरखास्त दिँदा देहायका विवरण तथा कागजात समेत संगलन गरेको हुनुपर्नेछ :

(क) व्यवसायीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- (ख) प्रचलित कानून बमोजिम अन्य निकायबाट व्यवसाय दर्ता र इजाजत प्राप्त गरेको भए सो प्रमाणपत्रको प्रतिलिपि
 - (ग) गैर नेपाली नागरिकको हकमा सम्बन्धित देशको नागरिकता वा नागरिक जनिने अन्य प्रमाणपत्रको प्रतिलिपि
 - (घ) सम्बन्धित बडा कार्यालयको सिफारिस
 - (ङ) कार्यालयले तोकेको अन्य विवरण तथा कागजातहरु
 - (च) सञ्चालकको दुई प्रति पासपोर्ट साईजको फोटो ।
- (३) उपदफा (१) बमोजिम दरखास्त प्राप्त भएपछि कार्यालयले सो उपर आवश्यक जाँचबुझ गरी आर्थिक ऐनमा तोकिए बमोजिमको दर्ता शुल्क लिई व्यवसाय दर्ता गर्नेछ ।
- (४) उपदफा (३) बमोजिम व्यवसाय दर्ता भएपछि राजश्व प्रशासन शाखाले दर्ता भएको व्यवसायको विवरण अनुसूची-३ बमोजिमको व्यवसाय दर्ता किताबमा उल्लेखगरी व्यवसायको लगत कायम गर्नेछ ।
- (५) उपदफा (३) बमोजिम व्यवसाय दर्ता भएपछि राजश्व प्रशासन शाखाले निवेदकलाई अनुसूची-४ को ढाँचामा व्यवसाय दर्ता प्रमाणपत्र उपलब्ध गराउनेछ ।
- (६) बडा कार्यालयमै व्यवसाय दर्ता गर्ने व्यबस्था मिलाइएको अवस्थामा यस दफा बमोजिम व्यवसाय दर्ताको लागि दरखास्त लिने र व्यवसाय दर्ता गरी प्रमाणपत्र दिने कार्य सम्बन्धित बडा कार्यालयले गर्नेछ ।
- (७) उपदफा (६) बमोजिम दर्ता भएका व्यवसायहरुको विवरण मासिक रूपमा कर ईकाइमा पठाउनु पर्नेछ ।
- (८) कुनै व्यक्तिको नाममा एउटै उद्देश्य भएको एकभन्दा बढी स्थानमा व्यवसाय सञ्चालन गर्नुपर्ने भएमा प्रचलित कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा बाहेक छुट्टाछुट्टै व्यवसाय दर्ता गराउनु पर्नेछ ।
- (९) एक पटक व्यवसाय दर्ता भएपछि दर्ता खारेजीको निवेदन नपरेसम्म सो व्यवसाय सञ्चालनमा रहेको मानी कर असूल गरिनेछ ।
- (१०) कार्यालयले यस दफा बमोजिम दर्ता भएका व्यवसायको प्रमाणपत्रको प्रतिलिपि सहित दर्ता सम्बन्धी विवरण चौमासिक रूपमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयलाई समेत पठाउनु पर्नेछ ।

५. व्यवसाय नवीकरण गर्नुपर्ने : (१) दफा ४ बमोजिम दर्ता भएका व्यवसायीहरुले वार्षिक रूपमा व्यवसाय कर चुक्ता गरी व्यवसायको नवीकरण गराउनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम कर चुक्ता गरी नवीकरण गराउने कार्य प्रत्येक आर्थिक वर्ष भित्र गराई सक्नुपर्नेछ ।
- (३) उपदफा (२) बमोजिम करचुक्ता गरी नवीकरणगर्ने कार्य चालु आर्थिक वर्षको आश्विन मसान्त भित्र गर्ने करदातालाई नगरपालिकाको प्रचलित कानून बमोजिम छुट सुविधा उपलब्ध गराउन सकिनेछ ।
६. घुम्ती सेवा सञ्चालन गर्न सकिने : (१) कार्यालयले यस कार्यविधि बमोजिम व्यवसायको दर्ता, नवीकरण र खारेजी सम्बन्धी कार्यको सहजताका लागि व्यवसायीलाई पायक पर्ने स्थानमा घुम्ती सेवा सञ्चालन गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिमको घुम्ती सेवा सञ्चालनका लागि नगरपालिकामा क्रियाशील व्यवसायिक तथा पेशागत संघ-संस्थाहरुसँग समन्वय गर्न सक्नेछ ।

७. व्यवसायको वर्गीकरण सम्बन्धी व्यवस्था : (१) नगरपालिकाले व्यवसाय कर प्रयोजनका लागि आफ्नो क्षेत्रभित्र सञ्चालन हुने व्यवसायलाई व्यवसायको किसिम, कारोबार तथा पूँजी लगानी एवं स्थानगत अवस्था समेतका आधारमा अनुसूची -५ मा उल्लिखित ढाँचामा वर्गीकरण गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम वर्गीकरण गर्ने कार्य व्यवसाय दर्ता गर्दैकै बखत गरिने र सोको व्यहोरा व्यवसाय प्रमाणपत्रमा नै उल्लेख गनुपर्नेछ ।
- (३) कर अधिकृतले व्यवसाय कर निर्धारण गर्दा उपदफा (१) बमोजिम कायम गरिएको वर्गीकरणलाई आधार मानी गर्नुपर्नेछ ।

परिच्छेद - ३

विवरण हेरफेर सम्बन्धी व्यवस्था

८. विवरण हेरफेर भएमा जानकारी गराउनुपर्ने : (१) करदाताले व्यवसाय सञ्चालन गर्दा निवेदन साथ पेश गरेका विवरणमा हेरफेर, परिवर्तन वा नामसारी गर्नुपर्ने भएमा त्यसको कारण परेको मितिले तीस दिनभित्र निवेदन मार्फत कार्यालयमा जानकारी दिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम निवेदन परेमा कार्यालयले आवश्यक जाँचबुझ गरी व्यहोरा मनासिव देखिएमा निवेदन परेको पैतीस दिनभित्र विवरण हेरफेर भएको कारण व्यवसायको प्रकृति र कारोबार गर्ने वस्तु तथा सेवाको किसिममा संशोधन हुने रहेछ भने सो प्रकृतिको व्यवसायको लागि तोकिएको कर रकम र विवरण हेरफेर वापत आर्थिक ऐनमा तोकिएको दस्तुर लिई विवरण संशोधन गरिदिनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम संशोधन गरिएको विवरणको व्यहोरा कर ईकाइले व्यवसाय दर्ता किताब र प्रमाणपत्रमा समेत उल्लेख गरी सोको विवरण पन्थ दिन भित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा पठाउनु पर्नेछ ।
- (४) उपदफा (२) बमोजिम व्यवसायको प्रकृति र कारोबार गर्ने वस्तु तथा सेवाको किसिममा परिवर्तन भै कायम हुने नयाँ प्रकृतिको व्यवसायको कर साविकको प्रकृतिको व्यवसायको निमित्त तोकिएको करभन्दा बढी लाग्ने भएमा सो फरक रकम मात्र असुल गरिनेछ, र कम लाग्ने अवस्थामा आगामी आर्थिक वर्षदेखि नयाँ कायम हुने दरले कर लिने गरी चालु आर्थिक वर्षको हकमा साविककै प्रकृति बमोजिम कर असुल गरिनेछ ।
- (५) यस दफा बमोजिम विवरण हेरफेर सम्बन्धी कार्य वडा कार्यालय मार्फत हुने व्यवस्था मिलाइएको अवस्थामा हेरफेर भएको विवरण पन्थ दिनभित्र कर ईकाइ र सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ ।
९. साभेदार थपघट र ठाउँसारी सम्बन्धी प्रकृया : (१) एक व्यक्ति वा एकभन्दा बढी व्यक्तिको नाममा दर्ता कायम भएको व्यवसायमा साभेदार थपघट गर्नु परेमा आवश्यक कागजात समेत संलग्न राखी कार्यालयमा निवेदन दिनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित कर ईकाइले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्ष सम्मको कर असुल गरी आर्थिक ऐनमा तोकिएको दस्तुर लिई प्रमुख प्रशासकीय अधिकृतको स्वीकृतिले साभेदार थपघट सम्बन्धी विवरण कायम गरी सोको जानकारी सम्बन्धित व्यवसायी र वडा कार्यालयलाई समेत दिनु पर्नेछ ।

(३) नगरपालिका क्षेत्रभित्र एक स्थानमा सञ्चालनमा रहेको व्यवसाय नगरपालिका क्षेत्रभित्र कै अर्को स्थानमा ठाउँसारीको लागि निवेदन परेमा राजश्व प्रशासन शाखाले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्ष सम्मको कर असुल गरी कार्यालयको लगत तथा व्यवसाय दर्ता प्रमाणपत्रमा समेत विवरण अध्यावधिक गरिदिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम ठाउँसारी भएको जानकारी सम्बन्धित वडा तथा साविकको वडा कार्यालय र सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयलाई समेत दिनुपर्नेछ ।

(५) नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेको व्यवसाय नगरपालिका क्षेत्रभन्दा बाहिर अर्को स्थानमा ठाउँसारीको लागि निवेदन परेमा राजश्व प्रशासन शाखाले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्ष सम्मको कर असुल गरी कार्यालयको लगतमा विवरण अध्यावधिक गरी ठाउँसारी जाने स्थानीय तहलाई लेखी पठाई सोको जानकारी सम्बन्धित व्यवसायी र वडा कार्यालयलाई समेत दिनु पर्नेछ ।

(६) उपदफा (२), (४) र (५) बमोजिमको जानकारी प्राप्त भएपछि सम्बन्धित वडा कार्यालयले आफ्नो व्यवसाय लगत किताबमा विवरण जनाई लगत अध्यावधिक गर्नु पर्नेछ ।

(७) उपदफा (५) बमोजिम लगत खारेजको लागि लेखी गएपछि तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा गई व्यवसायको दर्ता लगत कायम गराउनु सम्बन्धित व्यवसायीको कर्तव्य हुनेछ ।

१०. विवरण माग गर्न र निर्देशन दिनसक्ने : (१) कुनै पेशा, व्यवसाय वा व्यापारको सम्बन्धमा विवरण बुझाउनु पर्ने दायित्व भएको व्यक्तिले विवरण नबुझाएमा वा विवरण दाखिला गर्दा व्यहोरा फरक पारी दाखिला गरेको भनी शंका गर्न सकिने आधार र कारण भएमा कर अधिकृतले निजलाई आधार र कारण खोली विवरण दाखिला गर्न आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम आदेश प्राप्त भएमा सम्बन्धित व्यक्तिले सो आदेश प्राप्त भएको मितिले तीस दिनभित्र कर ईकाइमा विवरण दाखिला गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको म्यादभित्र विवरण दाखिला गर्न नसक्ने सम्बन्धित व्यक्तिले आधार कारण खोली समयावधी थपको लागि निवेदन दिएमा प्रमुख प्रशासकीय अधिकृतले औचित्य हेरी तीस दिनसम्मको समयावधी थप दिन सक्नेछ ।

(४) यस कार्यविधि बमोजिम दर्ता भएका पेशा वा व्यवसाय संचालन गर्दा सामाजिक सदाचार कायम राख्नु पर्नेछ र यस सम्बन्धमा कार्यालयले दिने निर्देशनको पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवसायीको हुनेछ ।

परिच्छेद ४

कर बुझाउने दायित्व, कर निर्धारण र कर दाखिला

११. कर बुझाउने दायित्व : (१) नगरपालिकाले आफ्नो क्षेत्रभित्रको व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोबारका आधारमा बर्गीकरण गरी व्यवसाय दर्ता र नवीकरणमा सभाद्वारा स्वीकृत आर्थिक ऐनले तोकेको दरमा व्यवसाय कर लगाउने र उठाउनेछ ।

(२) ऐन र यस कार्यविधि बमोजिम व्यवसाय कर बुझाउने दायित्व व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा निजको प्रतिनिधीको हुनेछ ।

(३) कुनै व्यबसायको सम्बन्धमा उपदफा (२) बमोजिम कर बुझाउने दायित्व एकभन्दा बढी व्यक्ति उपर रहेछ भने कर बुझाउने दायित्व सबैको समान हुनेछ र उनीहरुमध्ये आपसी सहमतीमा जुनसुकै व्यक्तिले कर बुझाउन सक्नेछ ।

तर, सबै करदाताबाट दामासाहीले भाग गरी कर असुल गरिने छैन । एकमुष्ठ दाखिला गर्नुपर्नेछ ।

(४) ऐन र यस कार्यविधि बमोजिम कर तिर्नुपर्ने व्यक्ति नाबालक रहेछ भने निजले बुझाउन पर्ने कर निजको अभिभावक वा निजको संरक्षकले तिर्नुपर्नेछ ।

(५) ऐन र यस कार्यविधि बमोजिम व्यबसाय दर्ता गराउने, तोकिएको समयमा विवरण पेश गर्ने, बुझाउनु पर्ने कर तथा शुल्क वा जरिवाना वा व्याज हर्जाना समयमै दाखिला गर्ने, कर अधिकृत वा कार्यालयले माग गरेको सूचना वा तथ्यांक समयमै उपलब्ध गराई सहयोग पुर्याउने दायित्व समेत करदाताको हुनेछ ।

१२. कर निर्धारण : (१) करदाताले दफा ४ बमोजिम व्यबसाय दर्ता गर्दा पेश गरेको विवरण र परिच्छेद ३ बमोजिम हेरफेर भएको विवरण समेतका आधारमा कर अधिकृतले कर निर्धारण गर्नेछ ।

(२) यस कार्यविधि बमोजिम करदाताले पेश गरेको विवरण गलत वा भुठो देखिएमा वा विवरण यथार्थ देखाएको भनी विश्वास गर्न सकिने मनासिब कारण नदेखिएको अवस्थामा कर अधिकृतले कर परिक्षण गरी कर निर्धारण गर्नसक्नेछ ।

(३) उपदफा (२) बमोजिम कर निर्धारण गर्नुपर्ने देखिएमा कर अधिकृतले करदातालाई आधार र कारण खुलाई आफ्नो स्पष्टीकरण पेश गर्न पन्थ दिनको सूचना दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम सूचना प्राप्त भएकोमा करदाताले सूचनामा तोकिएको म्यादभित्र आफ्नो स्पष्टीकरण पेश गर्नु पर्नेछ ।

(५) कर अधिकृतले उपदफा (४) बमोजिम तोकिएको म्यादभित्र स्पष्टीकरण पेश गरेकोमा सो समेतलाई आधार मानी तथा स्पष्टीकरण पेश नगरेको अवस्थामा उपलब्ध प्रमाण समेतलाई आधार मानी यस दफा बमोजिम कर निर्धारण गर्नु पर्नेछ ।

१३. कर निर्धारणको सूचना : (१) दफा १२ बमोजिम कर अधिकृतबाट कर निर्धारण भएपछि करदाताले बुझाउनु पर्ने कर रकम, स्थान, समय सीमा र बैंक खाता नम्बर समेत उल्लेख गरी अनुसूची ६ बमोजिमको ढाँचामा करदातालाई कर निर्धारणको सूचना दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम कर निर्धारणको सूचना प्राप्त भएपछि करदाताले सो सूचनामा उल्लिखित स्थान र समय सीमाभित्र कर दाखिला गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम तोकिएको बैंक खातामा कर दाखिला गरेको अवस्थामा करदाताले त्यसको बैंक भौचर कार्यालयमा बुझाउनु पर्नेछ ।

(४) कार्यालयले यस कार्यविधि बमोजिम निर्धारण गरिएको कर विद्युतीय माध्यमबाट समेत भुक्तानी गर्ने व्यवस्था मिलाउन सक्नेछ ।

१४. कर दाखिला गर्नुपर्ने : (१) करदाताले ऐन र यस कार्यविधि बमोजिम प्रत्येक आर्थिक वर्षको निमित्त तिर्नुपर्ने कर रकम सोही आर्थिक वर्षको आषाढ मसान्तभित्र कार्यालयमा दाखिला गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि करदाताले चाहेमा कुनै आर्थिक वर्षको कर रकम कार्यालयले तोकेको बैंक खातामा अधिल्लो वर्षमा समेत दाखिला गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम अग्रिम रूपमा कर दाखिला गर्दा पाउने छुट सुविधा

नगरपालिकाको प्रचलित कानूनमा तोकिए बमोजिम हुनेछ ।

१५. कर दाखिलाको निस्सा दिनुपर्ने : करदाताले ऐन र यस कार्यविधि बमोजिम बुझाउनु पर्ने कर रकम दाखिला गरेपछि कार्यालयले करदातालाई तत्काल त्यसको निस्सा दिनु पर्नेछ ।

१६. कर असूली सम्बन्धी व्यवस्था : (१) ऐन र यस कार्यविधि बमोजिम असूल उपर गर्नुपर्ने कर वापतको रकम करदाताले दफा १४ बमोजिम तोकिएको अवधिमा दाखिला नगरेमा कर अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको पूर्व स्वीकृति लिई देहायको एक वा एकभन्दा बढी तरिका अपनाई कर असूल गर्न सक्नेछ : (क) करदातालाई फिर्ता गर्नुपर्ने भए त्यसमा कट्टी गरेर ।

(ख) नेपाल सरकार, प्रदेश सरकार, नगरपालिका वा सरकारी स्वामित्वका संघसंस्थाबाट करदाताले पाउने रकमबाट कट्टी गर्न लगाएर ।

(ग) बैंक वा वित्तीय संस्थामा रहेको करदाताको मौज्दात रकमबाट कट्टी गर्न लगाएर ।

(घ) करदाताको कारोबार रोक्का गरेर ।

(ङ) करदाताको चल तथा अचल सम्पत्ति रोक्का गरेर ।

(च) करदाताको सम्पत्ति एकैपटक वा पटकपटक गरी तोकिएबमोजिम लिलामविक्री गरेर ।

(२) उपदफा (१) बमोजिमको प्रकृया प्रारम्भ गर्नुअघि करदातालाई पन्थ दिनको म्याद सहित लिखित जानकारी गराउनु पर्नेछ ।

(३) उपदफा (१) को खण्ड (च) बमोजिम लिलामको कारवाही शुरु भएपछि सो कारवाही समाप्त हुनुपूर्व कर दाखिला गर्न ल्याएमा बुझाउन बाँकी कर रकमको थप पाँच प्रतिशत शुल्क सहित असूल गरिनेछ ।

(४) लिलामबाट प्राप्त रकम करदाताले तिर्नुपर्ने कर रकमभन्दा बढी भएमा बढी भएजति रकम साठ्ठी दिनभित्र सम्बन्धित करदातालाई फिर्ता दिनुपर्नेछ ।

(५) उपदफा (४) बमोजिम रकम फिर्ता गर्दा निजले उपलब्ध गराएको निज स्वयम वा निजका एकासंगोलका परिवारको बैंक खातामा फिर्ता गर्न सकिनेछ ।

परिच्छेद ५

व्यवसाय दर्ता खारेजी तथा दण्ड जरिवाना

१७. व्यवसाय दर्ता खारेज गर्न सकिने : (१) कुनै करदाताले व्यवसाय बन्द गर्न चाहेमा यस ऐन तथा कार्यविधि बमोजिम लाग्ने कर बुझाई व्यवसाय दर्ता खारेज गर्न निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन नपरेसम्म व्यवसाय सञ्चालनमै रहेको मानी कर असूल उपर गरिनेछ ।

(३) व्यवसायीले यस कार्यविधि बमोजिम दर्ता भएको व्यवसाय बन्द गर्न चाहेमा सोको कारण खोली सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम निवेदन प्राप्त भएपछि वडा कार्यालयले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्षसम्मको कर रकम असूल गरी व्यवसाय खारेजीको लागि राजश्व प्रशासन शाखामा सिफारिस सहित पठाउनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम वडा कार्यालयबाट सिफारिस भै आएपछि, कर ईकाइले कागजात अध्ययन गरी लगत कट्टा बापत आर्थिक ऐनमा तोकिएको दस्तुर लिई लगत कट्टा गरी सोको जानकारी सम्बन्धित वडा कार्यालय, व्यवसायी र सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयलाई दिनुपर्नेछ ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यो कार्यविधि लागुहुनु पुर्व दर्ता भई विगत देखि नै सञ्चालनमा नरहेका व्यवसायको हकमा लगत कट्टाको लागि कार्यालयले निश्चित अवधि तोकी आवश्यक प्रमाण सहित निवेदन पेश गर्न सूचना प्रकाशन गर्न सक्नेछ ।

(७) उपदफा (६) बमोजिम लगत कट्टा गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि समय समयमा कार्यपालिकाले तोकिदिए बमोजिम हुनेछ ।

१८. जरिवाना तथा थप दस्तुर लाग्ने : (१) स्थानीय सरकार सञ्चालन ऐन र यस कार्यविधि बमोजिम कर बुझाउनुपर्ने अवधिभित्र कर नबुझाएमा आर्थिक ऐनमा तोकिएको दरमा जरिवाना सहित कर असूल गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि दफा १७ को उपदफा (६) बमोजिम लगत कट्टा हुने व्यवसायको हकमा यस दफा बमोजिमको जरिवाना लगाइने छैन ।

१९. कर नतिर्नेको विवरण प्रकाशन गर्न सक्ने : नगरपालिकाले ऐन तथा यस कार्यविधि बमोजिम तिर्नु बुझाउनु पर्ने कर रकम दाखिला नगर्ने व्यक्ति वा संस्थाको नाम कार्यपालिकाबाट निर्णय गरी सार्वजनिक गर्न सक्नेछ ।

२०. व्यवसाय संचालन नभएको सिफारिस दिनसक्ने : (१) प्रचलित कानून बमोजिम दर्ता भएका व्यवसाय विविध कारणले सञ्चालनमा नै आउन नसकि व्यवसाय बन्दका लागि सम्बन्धित निकायको नाममा सिफारिस लिन चाहने व्यक्तिले सोको विस्तृत कारण उल्लेख गरी संभव भएसम्मका प्रमाण संलग्न राखी सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि वडा कार्यालयले आवश्यक जाँचबुझ गरी व्यहोरा मनासिव देखिन आएमा आर्थिक ऐनमा तोकिएको दस्तुर लिई व्यवसाय सञ्चालनमा नरहेको व्यहोरा खुलाई आफ्नो लगतमा कट्टा गरी व्यवसाय खारेजीको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने र सोको जानकारी कर ईकाइलाई समेत दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम वडा कार्यालयबाट गरिने लगत सम्बन्धी अन्य कार्यविधि समय समयमा कार्यपालिकाले तोकिदिए बमोजिम हुनेछ ।

२१. व्यवसाय दर्ता/नवीकरण नगरी संचालन गरेमा कारवाही हुने : (१) नगरपालिका क्षेत्रभित्र प्रचलित कानून र यस कार्यविधि बमोजिम दर्ता वा नवीकरण नगरी व्यवसाय संचालन गरेको पाइएमा कार्यालयले सम्बन्धित व्यवसायीलाई पैतिस दिनको म्याद दिई व्यवसाय दर्ताको लागि पत्राचार गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम व्यवसाय दर्ता वा नवीकरणका लागि जनाउ दिएको मितिले पैतिस दिनभित्र व्यवसाय दर्ता वा नवीकरण नगरेमा सम्बन्धित व्यक्तिको हकमा नगरपालिकाबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधाहरु बन्द गर्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम सेवा सुविधा रोक्का राखेको तीन महिनाभित्र पनि व्यवसाय दर्ता वा नवीकरण नगरी व्यवसाय संचालन गरेमा नगरपालिकाले बाँकी बक्यौता कर तथा जरिवाना दफा १६ को उपदफा (१) बमोजिम असूल उपर गरी दर्ता खारेजीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

(४) उपदफा (३) बमोजिम दर्ता खारेजीका लागि लेखी पठाउनु पूर्व त्यस्ता व्यवसायीको सूची सार्वजनिक गर्न सकिनेछ ।

(५) यस दफा बमोजिम व्यवसाय वन्दको लागि सम्बन्धित निकायमा लेखि पठाउनु पूर्व सम्बन्धित व्यवसायीलाई आफ्नो सफाई पेश गर्ने पर्याप्त मौका दिनु पर्नेछ ।

परिच्छेद - ६ विविध

२२. प्रतिलिपि दिन सक्ने : (१) व्यवसायको दर्ता प्रमाणपत्र हराएमा, च्यातिएमा वा यस्तै अन्य कारणले नयाँ प्रमाणपत्र उपलब्ध गराउनु पर्ने अवस्था भएमा राजश्व प्रशासन शाखाले आवश्यक जाँचबुझ गरी आर्थिक ऐनले तोकेको प्रतिलिपि दस्तुर लिई प्रतिलिपि प्रमाणपत्र जारी गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि नवीकरण गर्ने महल खाली नभएको अवस्थामा नयाँ प्रमाणपत्र उपलब्ध गराउँदा यस दफा बमोजिमको दस्तुर लाग्ने छैन ।

२३. प्रोत्साहन गर्न सक्ने : नगरपालिकाले, एकल महिला, सीमान्तकृत र उत्पीडित वर्ग तथा विपन्न युवाको उच्चमशीलता विकासलाई योगदान पुर्याउने प्रकृतिका व्यवसायलाई प्रवर्द्धन गर्न आर्थिक ऐन तथा वार्षिक नीति तथा कार्यक्रम मार्फत आवश्यक व्यवस्था गर्न सक्नेछ ।

२४. श्रमिक सम्बन्धी व्यवस्था : व्यवसायीले नेपालको प्रचलित श्रम ऐन तथा श्रमसँग सम्बन्धित प्रचलित नियम कानूनको पूर्ण पालना गर्नुपर्नेछ ।

२५. फोहोरमैला तथा वातावरण व्यवस्थापन : (१) संघीय तथा प्रदेश कानून बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरी सञ्चालन गर्नुपर्ने व्यवसायको हकमा प्रचलित कानून बमोजिम सम्बन्धित निकायको स्वीकृति लिनु पर्ने दायित्व सम्बन्धित व्यवसायीको हुनेछ ।

(२) नगरपालिकाभित्र सञ्चालन हुने उद्योग वा व्यवसायले उत्पादन वा उत्सर्जन गरेको फोहोरमैला र प्रदुषणको व्यवस्थापन गर्ने जिम्मेवारी स्वयम् व्यवसायी कै हुनेछ ।

(३) व्यवसाय सञ्चालनको क्रममा उत्पादन हुने औद्योगिक, स्वास्थ्य संस्थाजन्य र हानीकारक फोहोरमैला बाहेकको अन्य साधारण फोहोरमैला नगरपालिकाले चाहेमा तोकेको सेवाशुल्क लिई व्यवस्थापन गरिदिन सक्नेछ ।

२६. व्यवसायीले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने : (१) व्यवसायीले प्रचलित कानून बमोजिम तोकिएको नाफाको अंश सामाजिक उत्तरदायित्व शीर्षकमा छुट्याई नगरपालिकाभित्र सामाजिक सेवामा खर्च गर्नु पर्नेछ ।

(२) कार्यालयले स्थानीय आवश्यकता र औचित्यका आधारमा व्यवसायीलाई सामाजिक उत्तरदायित्व शीर्षकमा छुट्याईएको रकम खर्चगर्ने क्षेत्र तोक्न सक्नेछ ।

(३) यस दफा बमोजिम सामाजिक सेवामा गरिएको खर्चको विवरण व्यवसायीले कार्यालयमा उपलब्ध गराउनु पर्नेछ ।

२७. वडा कार्यालयको जिम्मेवारी : (१) आफ्नो वडाभित्र सञ्चालनमा रहेका व्यापार, व्यवसायको अभिलेख अनुसूची - ७ बमोजिमको ढाँचामा अद्यावधिक गरी सोको विवरण राख्ने जिम्मेवारी सम्बन्धित वडा कार्यालयको हुनेछ ।

(२) उपदफा (१) बमोजिम वडा कार्यालयमा विवरण अद्यावधिक नहुँदासम्म नगरपालिका क्षेत्रभित्रको सम्पूर्ण विवरण कर ईकाइमा राखिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि दफा ९ बमोजिम साभेदार थपघट तथा व्यवसायको ठाउँसारी सम्बन्धी कार्य कार्यपालिकाको कार्यालयबाट सम्पादन गरिनेछ ।

२८. अधिकार प्रत्योजन गर्न सकिने : यस कार्यविधि कार्यन्वयनको लागि कार्यपालिका वा प्रमुख प्रशासकीय अधिकृतमा निहित रहेको अधिकार मातहतका कर अधिकृतलाई प्रत्यायोजन गर्न सकिनेछ ।
२९. बाधा अड्काउ फुकाउने अधिकार : (१) यस कार्यविधि कार्यन्वयनको सिलसिलामा कुनै बाधा अडकाउ परेमा सो फुकाउने अधिकार कार्यपालिकालाई हुनेछ ।
(२) उपदफा (१) बमोजिमको अधिकारको प्रयोग गर्दा ऐन र यस कार्यविधिको मूलभूत कुरालाई असर नपर्ने गरी मात्र गर्न सकिनेछ ।
३०. बचाउ : (१) यस कार्यविधिमा लेखिएका कुरामा यसै बमोजिम र नलेखिएको कुरामा प्रचलित कानून बमोजिम हुनेछ । साथै यो कार्यविधिमा भएका कुनै प्रावधानहरु प्रचलित ऐन, कानूनसँग बाँझिएको पाईएमा त्यसरी बाँझिएको हदसम्म यस कार्यविधिको प्रावधान स्वतह अमान्य हुनेछ ।
(२) यस अघि नगरपालिकावाट भए गरेका व्यवसाय दर्ता सम्बन्ध कामहरु यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।
(३) यस कार्यविधिमा रहेभएका व्यवसायहरुको संसोधन थपघट तथा खारेज गर्ने अधिकार नगरकार्यपालिकाको बैठकलाई हुनेछ ।

अनुसूची-१

(दफा ३ को उपदफा (३) सँग सम्बन्धित)

भद्रपुर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

भद्रपुर, भाषा

व्यवसाय दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०...।...।....

नेपालको संविधानको अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ तथा यस नगरपालिकाको व्यवसाय कर व्यबस्थापन कार्यविधि, २०७८ को दफा ३ को उपदफा (२) बमोजिम हालसम्म नगरपालिकामा दर्ता नगरी सञ्चालनमा रहेका कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार गर्ने व्यक्ति, फर्म वा कम्पनिले यो सूचना प्रकाशन भएको मितिले ३५ (पैतिस) दिनभित्र देहायका विवरण तथा कागजात संलग्न राखी नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यस सूचनाको म्याद भित्र निवेदन पेश नगरी सञ्चालन हुने व्यवसायलाई नगरपालिकाको व्यवसाय कर व्यबस्थापन कार्यविधि, २०७८ को दफा १६ बमोजिम निजलाई कार्यालयबाट फिर्ता गर्नुपर्ने भए त्यसमा कट्टी गरेर वा नेपाल सरकार, प्रदेश सरकार, नगरपालिका वा सरकारी स्वामित्वका संघसंस्थाबाट करदाताले पाउने रकमबाट कट्टी गर्न लगाएर वा बैंक वा वित्तीय संस्थामा रहेको करदाताको रकमबाट कट्टी गर्न लगाएर वा करदाताको कारोबार रोक्का गरेर वा करदाताको चल तथा अचल सम्पत्ति दावी वा रोक्का गरेर वा करदाताको सम्पत्ति एकैपटक वा पटकपटक गरी लिलामविक्री गरेर निजबाट लिनुपर्ने व्यवसाय कर असूल उपर गरी सोही कार्यविधिको दफा ३ को उपदफा (५) बमोजिम व्यवसाय बन्दको कारबाही समेत चलाउन सकिनेछ।

- (क) व्यवसायीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- (ख) प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट व्यवसाय दर्ता र इजाजत प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि
- (ग) गैर नेपाली नागरिकको हकमा सम्बन्धित देशको नागरिकता वा नागरिक जनिने प्रमाणपत्रको प्रतिलिपि
- (घ) सम्बन्धित वडा कार्यालयको सिफारिस वा सरजमिन मुचुल्का
- (ङ) व्यवसाय सञ्चालनमा रहेको अवधि खुल्ने कागजातहरु (घर भाडा, पानी विजुली तिरेको रसिद, कर कार्यालयमा कर बुझाएको रसिद वा अन्य यस्तै कागजात) (च) सञ्चालकको दुई प्रति पासपोर्ट साईजको फोटो।

प्रमुख प्रशासकीय अधिकृत

अनुसूची-२

(दफा ४ को उपदफा (१) सँग सम्बन्धित)

व्यवसाय दर्ता/नवीकरण निवेदन फाराम

श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यू
भद्रपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
भद्रपुर ।

विषय : व्यवसाय दर्ता/नवीकरण सम्बन्धमा ।
मैले/हामीले निम्न स्थानमा सञ्चालन गर्ने लागेको व्यवसाय दर्ता गर्ने/सञ्चालन गरेको व्यवसाय नवीकरण गर्ने आवश्यक कागजात सहित दरखास्त गर्न आएका छु/छौं । नियमानुसार लाग्ने कर बुझाउनुको साथै नगरपालिकाबाट समय-समयमा दिइने आदेश/निर्देशन समेत पालन गर्ने मञ्जुर छु/छौं । साथै मैले/हामीले पेश गरेको कागजात तथा विवरणहरु ठीक साँचो रहेको र फरक परे कानून बमोजिम कार्वाही भएमा मञ्जुर छु/छौं ।

१. व्यवसायीको नाम, थर :

(फर्म कम्पनीको हकमा मुख्य व्यक्तिको नाम)

२. व्यवसायीको स्थायी ठेगाना जिल्ला गा.पा./न.पा. वडा नं. मार्ग घर नं.

३. व्यवसायीको बाबुको नाम, थर :

४. व्यवसाय रहने स्थानको ठेगाना : वडा नं. मार्ग घर नं.

५. सम्पर्क फोन नं. मोबाईल नं. ईमेल :.....

६. भाडामा भएको भए व्यवसाय रहने घर र जग्गा धनीको नाम, थर

७. घर जग्गा धनीको ठेगाना वडा नं. घर नं.

८. व्यवसायको विवरण/प्रकृति :

९. पूँजी लगानी रु.

१०. फर्म/कम्पनीको नाम :

११. परिचय पाटीको साइज : (लम्बाई चौडाई वर्गफिट)

१२. अन्यत्र दर्ता भएको भए, दर्ता नं. /कार्यालय :

१३. संलग्न कागजातहरु : क) आफै घर जग्गा भए जग्गा धनि प्रमाणपत्रको प्रतिलिपि-१ वा भाडामा बस्ने भए भाडा रकम र भुक्तानी तरिका

समेत खुलेको वहाल सम्झौतापत्र-१, ख) नागरिकता प्रमाणपत्रको प्रतिलिपि-१ वा विदेशी नागरिकको हकमा नेपालस्थित राजदुतावासबाट व्यवसायीको नाममा जारी कागजात-१,

ग) व्यवसायीको हालसालैको पासपोर्ट साईजको फोटो २ प्रति,

घ) फर्म कम्पनी भएमा दर्ता, इजाजत प्रमाणपत्र ड) आन्तरिक राजस्व कार्यालयमा अधिल्लो आ.व.सम्मको कर तिरेको करदाता प्रमाणपत्रको प्रतिलिपि ।

मिति:

निवेदकको दस्तखत

कार्यालय प्रयोजनका लागि मात्र :

निवेदन दस्तुर : दर्ता शुल्क आ.ब. को व्यवसाय कर परिचय पाई
दस्तुर जरिवाना जम्मा रु लाग्ने व्यहोरा प्रमाणित गर्दछु । निजको
व्यवसाय प्रमाणपत्र नं. (नवीकरणको हकमा) रहेको छ ।

.....
पेश गर्ने
मिति

.....
सिफारिस गर्ने
मिति

.....
स्वीकृत गर्ने
मिति

अनुसूची-३

(दफा ४ को उपदफा (४) सँग सम्बन्धित)

भद्रपुर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

भद्रपुर

९ नं. प्रदेश, नेपाल

व्यवसाय दर्ता किताब

आ.व.

क्र.सं.	
दर्ता मिति	
दर्ता नं.	
करदाता संकेत नम्बर	
संचालक वा मुख्य व्यक्तिको नाम	
व्यवसाय वा फर्मको नाम	
फाटा	
ठेगाना	
न वडा	
घर नं	
न. न ई.	
इमेल ठेगाना	
व्यवसायको क्रिसम	
अ.प.क.ल	
व्यवसायको शैणी	
घरजग्गा आफ्नो वा बहालमा बसेको	
संचालन भएको वा हुने मिति	
नवीकरण भएको आ.व.	
प्रमाणित गर्नेको सहि	

अनुसूची-४
(दफा ४ को उपदफा (५) सँग सम्बन्धित)

भद्रपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
भद्रपुर १ न.प्रदेश, नेपाल

व्यवसाय दर्ता प्रमाणपत्र

फोटो

मिति : २० ...।।

करदाता नं. दर्ता मिति : २० / / गते
प्रमाणपत्र नं.

..... जिल्ला नगरपालिका वडा नं..... बस्ने श्रीलाई
निजको नाममा निम्न विवरण अनुसारको व्यवसाय दर्ता गरी यो प्रमाणपत्र जारी गरिएको छ ।

व्यवसायको नाम :

व्यवसायीको ना. प्र.नं. : जारी गर्ने जिल्ला : जारी मिति :

व्यवसाय सञ्चालन भएको वा हुने मिति :

व्यवसाय रहने स्थान : बाटोको नाम :

..... घर नं. टोल व्यवसाय रहने

घर/जग्गाधनीको नाम : व्यवसायको

प्रकृति : पूँजी लगानी

(रु.मा) : व्यवसायको वर्ग :

परिचय पाटीको साइज :

.....
संचालक

.....
तयार गर्ने

.....
जारी गर्ने

- १) व्यवसायीले प्रत्येक आर्थिक वर्षको लागि तोकिएको व्यवसाय कर उक्त आ.व. को आषाढ महिनाभित्र बुझाई प्रमाणपत्र नवीकरण गर्नुपर्नेछ । नगरपालिकाबाट स्थलगत रूपमा व्यवसाय कर टोली खटाइएको अवस्थामा व्यवसायीको कार्यस्थलमै व्यवसाय प्रमाणपत्र नवीकरण गर्न सकिनेछ ।
- २) व्यवसाय गरी आएको स्थान परिवर्तन गर्न परेमा वडा कार्यालयको सिफारिसमा नगरपालिकाबाट पूर्व स्वीकृति लिनुपर्नेछ ।

- ३) व्यवसाय बन्द गर्नु परेमा व्यवसायीले नगरपालिकाको सम्बन्धित वडा कार्यालयको सिफारिसमा राजश्व प्रशासन शाखाबाट व्यवसाय बन्द भएको जनाउ पत्र अनिवार्य रूपमा लिनुपर्नेछ । अन्यथा व्यवसाय चालु नै रहेको मानी सालवसाली रूपमा कर लाग्नेछ ।
- ४) यो प्रमाणपत्र व्यवसाय गरेको स्थानमा सबैले देखिने गरी राख्नु पर्नेछ । यस्तो प्रमाणपत्र नगरपालिकाको कर्मचारीहरूले हेर्न चाहेको बखतमा तुरन्त देखाउनु पर्नेछ ।
- ५) व्यवसायिक गतिविधि सञ्चालन गर्दा बाल श्रमिकहरु प्रयोग गर्न पाइने छैन । यदि सो गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरी व्यवसाय दर्ता खोरेजी समेत गर्न सकिनेछ ।
- ६) व्यवसायबाट उत्पादन हुने फोहोरमैला उचित व्यवस्थापन गर्न दायित्व व्यवसायी स्वयंको हुनेछ ।
- ७) व्यवसाय सञ्चालनको सिलसिलामा नगरपालिकाबाट समय समयमा दिने निर्देशनको पालना गर्नु व्यवसायीको कर्तव्य हुनेछ ।
- ८) उल्लेखित शर्तनामाहरु पालना नगरेमा नगरपालिकाले जनुसुकै बखतमा पनि यो प्रमाणपत्र रद्द गरी व्यवसाय बन्दको कारवाही समेत गर्न सक्नेछ ।
- ९) यो प्रमाणपत्र नगरपालिकाको स्थानीय कर प्रयोजनको लागि जारी गरिएको हो । कुनै पेशा वा व्यवसाय प्रचलित कानून बमोजिम कुनै निकायबाट अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने भएमा सो समेत लिएर मात्र सञ्चालन गर्नु पर्नेछ ।

नवीकरण सम्बन्धी विवरण

अनुसूची-५
(दफा ७ को उपदफा (१) सँग सम्बन्धित)

व्यबसाय वर्गीकरणको ढाँचा

क्रम संख्या	व्यबसायको किसिम
	व्यापार व्यवसाय
१	गल्ला तथा किराना पसल
	किराना थोक तथा खुद्रा पसल श्रेष्ठी क
	किराना खूद्रा पसल श्रेष्ठी ख
	भित्री सडकमा रहेका साना किराना पसल श्रेष्ठी ग
२	कपडा तथा फेन्सी पसल रेडिमेट तथा थानवाला
	कपडा तथा फेन्सी थोक पसल
	कपडा तथा फेन्सी खूद्रा पसल श्रेष्ठी क
	कपडा तथा फेन्सी खूद्रा पसल श्रेष्ठी ख
	व्याग हाउस
३	जुता चप्पल पसल
	जूताको शो रुम
	जूता चप्पल बिक्री गर्ने पसल श्रेष्ठी क
	आफै जुता बनाई बेच्ने १ जना लाई पूर्ण छुट
४	भाडा पसल, किचन सामाग्री
	भाडा तथा किचन सामाग्री थोक पसल
	भाडा तथा किचन सामाग्री पसल
	साधारण भाडा खूद्रा पसल
	आफ्नो श्रम मुलक काम तथा माटाका भाडा वनाई बिक्री गर्ने
	नोट अपाग तथा विधुवालाई पूर्ण छुट
५	होटेल एंड लज
	होटेल एंड लज श्रेष्ठी क 5 star
	होटेल एंड लज श्रेष्ठी ख 4 star
	होटेल एंड लज श्रेष्ठी क 3 star
	होटेल एंड लज श्रेष्ठी ख 2 star
	होटेल एंड लज श्रेष्ठी ख 1 star
	भोजनालय

	रेस्टुरेन्ट /बार
	दोहरी सांझ /नाच गान भएको
	होटेल ,लज, मिष्ठान्न , क्याटरिंग आदि सेवाहरु मध्ये कम्तिमा कुनै ३ प्रकारका संयुक्त सेवा व्यवसाय
	होटेल ,लज, मिष्ठान्न , क्याटरिंग आदि सेवाहरु मध्ये कम्तिमा कुनै २ प्रकारका संयुक्त सेवा व्यवसाय
	क्याटरिंग पसल
	मिष्ठान्न पसल श्रेणी क
	चिया कफी तथा मिठाई पसल श्रेणी ख
	सामान्य चिया कफी पसल (फुटथापमा)
	पार्टी प्यानेस
	मादक पदार्थ बिक्री गर्ने तथा खाना खुवाउने पसल
	मादक पदार्थ बिक्री गर्ने साधारण पसल
	डेयरी पसल
६	निर्माण सामग्री तथा विद्युत सामग्री पसल
	हार्डवेयर / सेनेटरी/ पेन्ट/मेशिनरी/ तथा मार्बल पसल
	रड र सिमेन्ट नभएको हार्डवेयर पसल
	विद्युत सामग्री खूद्रा पसल
	सोलार बति बिक्री पसल
	ग्लास हाउस
७	सुनचांदी तथा गहना बनाउने पसल
	सून चादी पसल श्रेणी क
	सून चादी पसल श्रेणी ख
८	स्टेशनरी,पूस्तक तथा मनिहारी पसल
	स्टेशनरी तथा पूस्तक dristibuters श्रेणी क
	स्टेशनरी तथा पूस्तक थोक
	स्टेशनरी तथा पूस्तक खूद्रा
	कस्मेटिक पसल
	कस्मेटिक थोक पसल
	कस्मेटिक खूद्रा पसल
	धागो टाक फस्नर थोक पसल
	धागो टाक फस्नर खूद्रा पसल

९	माछा, मासु विक्री पसल
	मासु /ताजा माछा/ सिद्रा विक्री पसल विक्री पसल
	अण्डा विक्री पसल
	गाइगोरु, रांगाभैंसी, खसीबोका छाला संकलन वा विक्री
१०	औषधी व्यवसाय
	औषधी थोक तथा dristributers
	औषधी पसल चिकित्सक राखि व्यवसाय गरेका
	औषधी खूद्रा पसल
	आयुर्वेदिक /होम्योपेथिक औषधी पसल
	एग्रोभेट थोक पसल / किटनाशन औषधि तथा मल खाद बिक्रेता ठुलोको) (लागी
	एग्रोभेट खूद्रा पसल किटनाशन औषधि तथा मल खाद / बिक्रेता साना) (किसानको लागी
११	सूचीकार (सिलाई पसल)
	सिलाई पसल श्रेणी क दुई थान मेसिन भन्दा बढी भएको
	सिलाई पसल श्रेणी ख दुई थान मेसिन सम्म भएको
	बुटिक ल्याब्राटोरी
	सिलाई मेसिन बिक्री तथा मर्मत
	नोट हाते मेसिन राखि सिलाई गर्नेलाई कर नलिने ।
१२	इलेक्ट्रोनिक विक्री पसल
	मोवाइल कम्पनी सेल्फ उपशाखा, distubuters
	फ्रीज ,टि. भी. डेक तथा पार्ट विक्री पसल
	मोबाइल,क्यमरा, रेडीयो , घडी पसल
	रेडीयो,घडी,,क्याल्क्युलेटर पसल
	अडीयो , भिडीयो क्यासेट पसल
१३	मर्मत तथा संभार सेवा
	इन्जिन मर्मत बस (हेभी), ट्रक तर्फ
	जीप, कार तथा टेक्टर मर्मत तथा सर्भिसिंग
	मोटरसाइकल मर्मत

	<p>टि बि.,डेक ,मोबाईल ,फ्रिज मर्मत सेवा</p> <p>इलेक्ट्रॉनिक मर्मत सेवा</p> <p>रेडीयो,घड़ी,,क्याल्कूलेटर र प्रेसर कुकर, हिटर तथा अन्य सानो विद्युत समान मर्मत पसल</p> <p>रिक्सा, साईकल मर्मत</p> <p>सवारी साधन धुलाइ गर्ने</p> <p>फमाल जस्तापाताको सामाग्री वनाउने तथा मर्मत गर्ने</p> <p>टायर रिसोलिंग</p> <p>टायर मर्मत ,हावा भर्ने पञ्चत हाल्ने</p>
१४	सवारी साधन एजेन्सी,थोक विक्री पसल तथा पार्ट पुर्जा पसल
	<p>बस,ट्रक , ट्याक्टर जिप,कार प्रति डिलर</p> <p>मोटरसाइकल डिलर</p> <p>मोटरसाइकल सब डिलर</p> <p>साईकल निर्माण तथा बिक्री</p> <p>मोटर पार्ट तथा बोडी बिल्डर्स सामान विक्री श्रेणी क</p> <p>टायर डिलर</p>
१५	सञ्चार सेवा
	<p>कलरल्याव सेवा</p> <p>फोटो स्टुडियो सेवा</p> <p>टेलिफोन ,मोबाईल सेवा प्रदायक कम्पनी लाई निजी</p> <p>मोबाईल सेवा प्रदायक कम्पनी को सर्भिस सेन्टर</p> <p>मोबाईल सेवा प्रदायक कम्पनी को shop</p> <p>टि.बि. च्यानल प्रसारण सेवा</p> <p>केबूल च्यानल प्रसारण सेवा</p> <p>एफप्रसारण.एम. सेवा</p> <p>टुर एंड ट्राभल्स सेवा वायु सेवा कम्पनिको / शाखा</p> <p>फोटोकपिसाइवर.ओ.सी.पी/ क्याफे सेवा</p> <p>कुरियर सेवाको मुख्य कार्यालय</p> <p>कुरियर सेवाको शाखा कार्यालय</p>
१६	ड्राईक्लिनिक धोवि पसल
	ड्राई-क्लिनिक पसल

१७	सैलून तथा ब्युटिपार्लर सेवा
	ब्युटि पार्लर सेवा ब्युटिशियन तालिम सहितको
	ब्युटि पार्लर सेवा
	सैलून २ सीट माथि
	सैलून २ सीट सम्म
१८	मदिरा, सुर्ती जन्य, हल्का पेय पसल
	रक्सी, वियरको distributers
	रक्सी, वियरको डीलर, सप्लायर्स
	रक्सी, वियरको खूद्रा बिक्रि पसल
	चूरोट, बिडी, सुर्तीजन्य पदार्थको डीलर पसल
	चूरोट, बिडी, सुर्तीजन्य पदार्थको थोक पसल
	चूरोट, बिडी, सुर्तीजन्य पदार्थको खुद्रा पसल
	हल्का पेय पदार्थको डीलर
	हल्का पेय पदार्थको खूद्रा पसल
१९	चियापति बिक्रेता
	चियापति बिक्रेता थोक
	चियापति बिक्रेता खुद्रा
	हरियो चियापति बिक्रेता
२०	बितीय सेवा
	बाणिज्य वैंक तथा बिकास बैंक प्रति शाखा कार्यालय
	फाइनान्स कम्पनी मुख्य कार्यालय
	फाइनान्स कम्पनी शाखा प्रति शाखा
	वितीय सहकारी संस्था (बहुउद्देशिय)
	वितीय सहकारी संस्था (अन्य)
	लघुवित कम्पनीहरु
	विमा कम्पनीहरु मुख्य कार्यालय
	विमा कम्पनीहरु शाखा
	मनी एक्सचेन्जर
२१	पेट्रोलियम पदार्थ
	पेट्रोलियम पदार्थ पम्प भएको
	पेट्रोलियम पदार्थ पम्प नभएको डिलर

	ग्रांस सिलिन्डर विक्री डिलर मट्टीतेल बिक्री गर्नेलाई
२२	कवाडी समान, खालि वोरा खरिद बिक्री
२३	डुंगा , गिट्टी जस्ता निर्माण सामागी बिक्री गर्ने
२४	बांस जम्मा गरी बिक्री गर्ने
२५	टेन्ट हाउस तथा पेण्डाल बनाउने
	टेन्ट हाउस पेण्डाल बनाउने (विदेशी भारतीयलाई पटके) माइक्रोविजूली/ डेकोरेशन क्याटरिंगको समानहरु भाडामा उपलब्ध गराउने बैण्ड बाजा
२६	काठ तथा कोइला खरिद बिक्री
	कोईला खरिद बिक्री काठ तथा दाउरा दाउरा मात्र विक्री गर्ने
२७	फर्निचर एवं फर्निशर्स
	स्टील , काठ आल्मूनियमको फर्निचर पसल फर्निशर्स पसल
२८	स्नुकरपुल हाउस/
२९	बिज्ञापन सेवा
३०	रोजगारी सेवा
३१	साईनबोर्ड लेऱ्वे (पेन्टर)
३२	हाउजिङ कम्पनी (जग्गा खरिद बिक्री)
३३	पेशा (बिशेषज्ञ परामर्श तथा अन्य व्यवसायीक सेवा)
	चिकित्सक पशु चिकित्सक दन्त चिकित्सा सेवा इन्जिनियर सर्व इन्जिनियर कानून व्यवसायी अधिवक्ता अभिकर्ता , ईजाजत प्राप्त लेखापढी व्यवसायी कम्पाउण्डर विमा एजेन्ट / शेयर दलाल

	कबिराज अनुसन्धानकर्ता परामर्श दाता सर्भेयर कॉन्सल्टेन्ट सेवा
३४	निर्माण ब्यवसाय
३५	लेखा परिक्षण ब्यवसाय तर्फ
	लेखा परिक्षण ब्यवसाय श्रेणी क लेखा परिक्षण ब्यवसाय श्रेणी ख लेखा परिक्षण ब्यवसाय श्रेणी गघ/ कम्प्युटर एनालिस्ट तथा प्रोग्रामर अनूवादक सामान ढुवानीकर्ता तथा कम्पनी
३६	शिक्षा सेवा
	संस्थागत शिक्षालय क्याम्पस संस्थागत शिक्षालय माध्यमिक विद्यालय संस्थागत शिक्षालय आधारभूत विद्यालय १ देखि ८ सम्म पूर्व प्राथमिक विद्यालय छात्र / छात्राबस मंटेश्वरी तथा शिशू स्याहर केन्द्र पोली टेक्निकल इन्स्टिच्युट , प्रशिक्षण समेत नर्सिंग , सिए , एच. ए. , सि. एम. ए प्रशिक्षण समेत एजुकेशनल कॉन्सल्टेन्सी सेवा तालिम तथा अनुसन्धान केन्द्र कम्प्युटर तालिम/ भाषा शिक्षा कोचिंग सेन्टर/ इलेक्ट्रॉनिक /सवारी चालक तालिम केन्द्र संगीत /डान्स तालिम केन्द्र/ जिमखाना फिटनेश सेन्टर
३७	गैर सरकारी संस्थाहरु
	अन्तरास्ट्रिय गैर सरकारी संस्थाहरु रास्ट्रीय गैर सरकारी संस्थाहरु
	स्थानीय गैर सरकारी संस्थाहरु
३८	स्वास्थ सेवा
	गैह सरकारी अस्पताल/ नर्सिंगहोम एम.आइ.आर./ सिटि स्क्यान/ अल्टासाउण्ड क्लिनिक

	दिशा, पिसाव, रगत जांच तथा एकसरे क्लिनिक (प्याथोलोजी क्लिनिक)
	अक्युपन्चर, थेरापी,
	चश्मा पसल श्रेणी
३९	पशुपंक्षिको आहार दाना/ बिक्री पसल
४०	डिपार्टमेन्टल पसल
४१	गिफ्ट तथा फोटो फ्रेम पसल
४२	बांसको नागलो, डोको, कुचो बिक्री
४३	दालचिनी, अलैचि, सकमेल, सुपाडी बिक्री गर्ने (सामान्य)
४४	लूब्रिकेसन सेकेसन तर्फ
	लूब्रिकेसन Distributers
	लूब्रिकेसन खुदा बिक्री
४५	विविध विषयका सामान सप्लायर्स तथा एजेन्सीहरु
४६	फलफूल / पान पसल
	फलफूल थोक पसल
	फलफूल खुदा पसल
	सागसब्जी थोक पसल
	सागसब्जी खुदा पसल
	फुल तथा विरुवा बिक्रेता
	पान पसल
४७	छापाखाना
	अफसेट सिलिण्डर सहित प्रेस
	छापाखाना
	स्क्रिन प्रिन्ट
	अनलाइन पत्रिका
	छपाई तथा पत्र पत्रिका प्रकाशन
४८	नर्सरी व्यवसाय
	चिया नर्सरी
	चिया नर्सरी वाहेक अन्य नर्सरी
	उद्योग तर्फ
४९	मोविल रिफाइन उद्योग
५०	चाउचाउ उद्योग

५१	कूकिज / पाउरोटी उद्योग
५२	पापड / नुडल्स / चिप्स उद्योग
५३	सुर्टेजन्य, गुटका, बिडी उद्योग
५४	अगर बत्ती तथा मैन बत्ती उद्योग
५५	दालमोड / भुजिया / फुकुरदाना उद्योग
५६	मसला उद्योग
५७	कपास उद्योग
५८	इलेक्ट्रिक स्विच बोड बनाउने
५९	सेलर मिल / फ्लावर मिल ५ करोड भन्दा बढी पुऱी भएको
६०	सेलर मिल / फ्लावर मिल
६३	हलर मिल / कुटानी पिसानि मिल/ चित्रा मिल
६४	प्लास्टिक उद्योग
६५	जुट बाइनिङ तर्फ
६६	डेरी उद्योग
६७	कराही उद्योग
६८	गलौचा उद्योग
	गलौचा उद्योग
	समुहगत गलौचा उद्योग
६९	पलाइउड उद्योग
७०	गारमेन्ट उद्योग
७१	फर्निचर तथा सःमिल
	सःमिल
	फर्निचर उद्योग
	विट उद्योग
७२	ग्रील उद्योग
७३	पशु आहर उद्योग
७४	कन्फेक्सनरी उद्योग
७५	सिरक डसना उद्योग
७६	मिनरल वाटर उद्योग
७७	बरफ, आइसक्रीम उद्योग
७८	भाडा उद्योग
७९	तामा, पितल, कूकर

८०	आल्मूनियम फिल्टर /आल्मूनियमको गृह तथा सामान बनाउने
८१	बाल्टी /स्टोभ
८२	सोडा /स्क्वास शर्वत उद्योग
८३	अचार जस्ता घरेलु उद्योग
८४	सेनेटरी उद्योग
८५	भेनियर उद्योग
८६	पशु पालन उद्योग
८७	पन्छी पालन उद्योग
८८	चिया उद्योग (हरियो पति पेलि चिया उत्पादन गर्ने)
८९	चिया उद्योग (सानो ग्रिन चिया उत्पादन गर्ने)
९०	रेलिंग,पुल, इनारको रिंग तथा सिमेन्टका अन्य सामान बनाउने उद्योग
९१	सिमेन्टका पोल तथा हयुम पाईप / पेपर वल्क उद्योग
९२	जुट तथा धागोवाट तैयार गरिने झोला
९३	एलजी.पि. र्यास उद्योग
९४	इंट उद्योग
९५	उनि कपडा उद्योग
९६	कोल्ड स्टोरेज
९७	इन्टरनेट सेवा प्रदायक
९८	सिमेन्ट उद्योग
९९	रासायनिक मल उद्योग
१००	वायर उद्योग
१०१	चियापति प्याकेजिंग उद्योग
१०२	क्रसर उद्योग
१०३	हस्तकला उद्योग
१०४	जुता चप्पल उद्योग
१०५	रड तथा स्टिल उद्योग
१०६	सावुन प्याकेजिंग उद्योग
१०७	सेनेटाईजर उद्योग

अनुसूची ६

(दफा १३ को उपदफा (१) सँग सम्बन्धित)

व्यवसाय कर निर्धारण

करदाता परिचयपत्र नं. :

..... करदाताको

नाम:

ठेगाना: कर

निर्धारण गरेको आर्थिक वर्ष: कर

निर्धारण गरेको मिति :

सि.नं.	व्यवसायको विवरण	कर लाग्ने कुल रकम	प्रतिशतले कायम हुने कर	अग्रिम दाखिला गरेको रकम	अब दाखिला गर्न बाँकी रकम	कैफियत
	गत विगत वर्षको बक्यौता					
	जम्मा :					

कर अधिकृत

अनुसूची-७

(दफा २७ को उपदफा (१) सँग सम्बन्धित)

भद्रपुर नगरपालिका

..... नं. वडा कार्यालय

.....प्रदेश, नेपाल

वडामा रहेका व्यवसायको विवरण

आज्ञाले
होमनाथ भट्टराइ
प्रमुख प्रशासकीय अधिकृत